



घ्याङलेख गाउँपालिका

गुन्'ये'य' ग'ङ्ग'य'ये'ग'

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४२१

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री डि. अधिकारी एण्ड एशोसियेट्स, सिन्धुली ।

९८४९६३२५००

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झौता अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री आ.वि. गोठडाँडा चैनपुर ।
- २। सचेतना सामुदायिक सिकाइ केन्द्र ।

बोधार्थ:

श्री आ.वि. गोठडाँडा सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।
सचेतना सामुदायिक सिकाइ केन्द्र सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


लेखित प्रमुख प्रशासकीय अधिकृत

मोबाइल नम्बर : ९८५४०८७८८८

वेबसाइट : <http://www.ghyanglekhamun.gov.np>, ईमेल : info@ghyanglekhamun.gov.np / info.ghyanglekhamun@gmail.com



घ्याङलेख गाउँपालिका

गुन्ऱ्याय ग'ह्यु'य'ग'ग'

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४९९

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री दहाल एन.पी. एण्ड एशोसियट्स, सिन्धुली ।

९८४९७९२२५६

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सैस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री भानु आ.वि. सिंपाल ।

बोधार्थ:

श्री भानु आ.वि. सिंपाल सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


लेखित प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

सुदूरपश्चिम प्रदेश

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४२३

हायुटार, सिन्धुली
मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा।

श्री एन.डि. श्रेष्ठ एण्ड एसोसियट्स, सिन्धुली।
९८०९६२४३६६

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झौता अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री महेन्द्रोय आ.वि. रामपुर गर्के।

बोधार्थ:

श्री महेन्द्रोय आ.वि. रामपुर गर्के सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने।


निमित्त प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

गुन्चोब ग'खुं'च'वे'गा

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४२४

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा।

श्री डि.बि. एण्ड एशोसिएट्स, रजिष्टर्ड अडिटर्स सिन्धुली।

९८४९४२६६९३

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झ्नेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री बागेश्वरी आ.वि. बाघखोर।

बोधार्थ:

श्री बागेश्वरी आ.वि. बाघखोर सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने।


निमित्त प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

सुदूरपश्चिम प्रदेश

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४९५



हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री बिनोद अधिकारी एण्ड एशोसियट्स, सिन्धुली ।

९८४४०४९२६४

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:


- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री आ.वि. कोल्टार ।

बोधार्थ:

श्री आ.वि. कोल्टार सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


निमित्त प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

गुन्ःलेख गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४२६

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा।

श्री ढकाल जिपि एण्ड एशोसियट्स, सिन्धुली ।

९८५४०४१०५५

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री जनप्रेमी आ.वि.सोलाभञ्ज्याङ।

बोधार्थ:

श्री जनप्रेमी आ.वि.सोलाभञ्ज्याङ सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने।


निमित्त प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

मुद्राक्षेत्र गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४२६

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री इश्वरी दाहल एण्ड एशोसिएट्स, भक्तपुर ।

९८५९२०४९४८

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री सरस्वती आ.वि.आरुबोट ।

बोधार्थ:

श्री श्री सरस्वती आ.वि.आरुबोट सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


निमित्त प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

सुदूरपश्चिम प्रदेश

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४२८

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा।

श्री एस. पि. ढुंगेल एण्ड कम्पनी, रामेछाप।

९८५४०४०९६५

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ।

सर्तहरू:


- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झ्नेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री नेत्रकाली मा.वि. तामाजोर।

बोधार्थ:

श्री नेत्रकाली मा.वि. तामाजोर सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने।


निमित्त प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

गुल्मी जिल्ला

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४२९

हायुटार, सिन्धुली
मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा।

श्री एन. एल. पि. एण्ड एशोसियेट्स, काठमाण्डौ ।

९८४९३९२६४२

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाई केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाई केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. सामुदायिक सिकाई केन्द्र अमले।

बोधार्थ:

सामुदायिक सिकाई केन्द्र अमले सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने।


लेखित प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

गुल्मी जिल्ला

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४३०

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री सि. खड्का एण्ड एशोसियेट्स, सिन्धुली।

९८४००८९३००

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाई केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाई केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झ्नेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. शान्तेश्वरी सामुदायिक सिकाई केन्द्र ।

बोधार्थ:

शान्तेश्वरी सामुदायिक सिकाई केन्द्र सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


निमित्त प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

सुदूरपश्चिम प्रदेश

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४३९

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री सि.वि. एण्ड एशोसियेट्स, सिन्धुली।

९८९५८२३४२३

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाई केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाई केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. सामुदायिक सिकाई केन्द्र बस्तिपुर ।

बोधार्थ:

सामुदायिक सिकाई केन्द्र बस्तिपुर सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


प्रमुख प्रशासकीय अधिकृत